

الم (1) اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ (2) نَزَلَ  
 عَلَيْكَ الْكِتَابَ بِالْحَقِّ مُصَدِّقًا لِمَا بَيْنَ يَدَيْهِ وَ أُنْزَلَ  
 التَّوْرَةَ وَالْإِنْجِيلَ (3) مَنْ قَبْلُ هُدًى لِلنَّاسِ وَ أُنْزَلَ  
 الْفُرْقَانِ إِنَّ الَّذِينَ كَفَرُوا بِآيَاتِ اللَّهِ لَهُمْ عَذَابٌ  
 شَدِيدٌ وَ اللَّهُ عَزِيزٌ ذُو انتِقَامٍ (4) إِنَّ اللَّهَ لَا يَخْفَى  
 عَلَيْهِ شَيْءٌ فِي الْأَرْضِ وَ لَا فِي السَّمَاءِ (5) هُوَ  
 الَّذِي يُصَوِّرُكُمْ فِي الْأَرْحَامِ كَيْفَ يَشَاءُ لَا إِلَهَ إِلَّا  
 هُوَ الْعَزِيزُ الْحَكِيمُ (6) هُوَ الَّذِي أُنْزَلَ عَلَيْكَ  
 الْكِتَابَ مِنْهُ آيَاتٌ مُحْكَمَاتٌ هُنَّ أُمُّ الْكِتَابِ وَ أُخَرُ  
 مُتَشَابِهَاتٌ فَأَمَّا الَّذِينَ فِي قُلُوبِهِمْ زَيْغٌ فَيَتَّبِعُونَ مَا  
 تَشَابَهَ مِنْهُ ابْتِغَاءَ الْفِتْنَةِ وَ ابْتِغَاءَ تَأْوِيلِهِ وَ مَا يَعْلَمُ  
 تَأْوِيلَهُ إِلَّا اللَّهُ وَ الرَّاسِخُونَ فِي الْعِلْمِ يَقُولُونَ آمَنَّا بِهِ

كُلُّ مَنْ عِنْدَ رَبِّنَا وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ (7)

رَبَّنَا لَا تَزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِنْ

لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ (8) رَبَّنَا إِنَّكَ

جَامِعُ النَّاسِ لِيَوْمٍ لَا رَيْبَ فِيهِ إِنَّ اللَّهَ لَا يُخْلِفُ

الْمِيعَادَ (9)

Alif, Lam, Mim. Allah! There is no god but He,— the living, the self-subsisting, eternal. It is He who sent down to thee (step by step), in truth, the book, confirming what went before it; and He sent down the Torah (of Moses) and the Gospel (of Jesus) before this, as a guide to mankind, and He sent down the criterion (of judgment between right and wrong). Then those who reject faith in the signs of Allah will suffer the severest penalty, and Allah is exalted in might, Lord of retribution. From Allah, verily nothing is hidden on earth or in the heavens. He it is who shapes you in the wombs as He pleases. There is no god but He, the exalted in might, the wise. He it is who has sent down to thee the book: in it are verses basic or fundamental (of established meaning); they are the foundation of the book: others are not entirely clear. But those in whose hearts is perversity follow the part thereof that is not entirely clear, seeking discord, and searching for its hidden meanings, but no one knows its hidden meanings except Allah. And those who are firmly grounded in knowledge say: "We

believe in it, the whole of it is from our Lord." and none will grasp the message except men of understanding. "O Lord!" (they say), "Let not our hearts deviate now after Thou hast guided us, but grant us mercy from Thee: for Thou art the grantor of bounties without measure. "Our Lord! Thou art He that will gather mankind together against a day about which there is no doubt; for Allah never fails in His promise."

اے، م، - اللہ وہ زندہ جاوید ہستی، جو نظام کائنات کو سنبھالے ہوئے ہے،  
حقیقت میں اس کے سوا کوئی خدا نہیں ہے۔ اے نبی، اس نے تم پر یہ کتاب  
نازل کی، جو حق لے کر آئی ہے اور ان کتابوں کی تصدیق کر رہی ہے جو پہلے  
سے آئی ہوئی تھیں۔ اس سے پہلے وہ انسانوں کی ہدایت کے لئے تورات اور  
انجیل نازل کر چکا ہے، اور اس نے وہ کسوٹی اتاری ہے (جو حق اور باطل کے  
فرق دکھانے والی ہے)۔ اب جو لوگ اللہ کے فرامین کو قبول کرنے سے انکار  
کریں، ان کو یقیناً سخت سزا ملے گی۔ اللہ بے پناہ طاقت کا مالک ہے اور برائی کا  
بدلہ دینے والا ہے۔ زمین اور آسمان کی کوئی چیز اللہ سے پوشیدہ نہیں۔ وہی تو  
ہے جو تمہاری ماؤں کے پیٹ میں تمہاری صورتیں، جیسی چاہتا ہے، بناتا ہے۔  
اس زبردست حکمت والے کے سوا کوئی اور خدا نہیں ہے۔ اے نبی، وہی خدا

ہے، جس نے یہ کتاب تم پر نازل کی ہے۔ اس کتاب میں دو طرح کی آیات ہیں: ایک محکمات، جو کتاب کی اصل بنیاد ہیں، اور دوسری متشابہات۔ جن لوگوں کے دلوں میں ٹیڑھ ہے، وہ فتنے کی تلاش میں ہمیشہ متشابہات ہی کے پیچھے پڑے رہتے ہیں اور ان کو معنی پہنانے کی کوشش کیا کرتے ہیں، حالانکہ ان کے حقیقی مفہوم اللہ کے سوا کوئی نہیں جانتا۔ بخلاف اس کے جو لوگ علم میں پختہ کار ہیں، وہ کہتے ہیں کہ "ہمارا ان پر ایمان ہے، یہ سب ہمارے رب ہی کی طرف سے ہیں۔" اور سچ یہ ہے کہ کسی چیز سے صحیح سبق صرف دانشمند لوگ ہی حاصل کرتے ہیں۔ اور وہ اللہ سے دعا کرتے ہیں کہ:

پروردگار، جب تو ہمیں سیدھے رستہ پر لگا چکا ہے، تو پھر کہیں ہمارے دلوں کو کجی میں مبتلا نہ کر دیجیو۔ ہمیں اپنے خزانہ فیض سے رحمت عطا کر کہ تو ہی فیاض حقیقی ہے۔ پروردگار، تو یقیناً سب لوگوں کو ایک روز جمع کرنے والا ہے، جس کے آنے میں کوئی شبہ نہیں۔ تو ہر گز اپنے وعدہ سے ٹلنے والا نہیں ہے

अलिफ़-लाम-मीम | अल्लाह, वह ज़िन्दा-ए-जावेद हस्ती जो निज़ामे-कायनात को संभाले हुए है, हकीकत में उसके सिवा कोई खुदा नहीं है | ऐ नबी, उसने तुमपर यह किताब नाज़िल की, जो हक़ लेकर आई है और उन किताबों की तस्दीक कर रही है जो पहले से आई थीं | इससे पहले वह इनसानों की हिदायत के लिए तौरात और इंजील नाज़िल कर चुका है, और उसने वह कसौटी उतारी है (जो हक़ और बालित का फर्क दिखनेवाली है) | अब जो लोग अल्लाह के फ़रामीन को क़बूल करने से इनकार करें उनको यकीनन सख्त सज़ा मिलेगी | अल्लाह बेपनाह ताक़त का मालिक है और बुराई का बदला देनेवाला है | ज़मीन और आसमान की कोई चीज़ अल्लाह से पोशीदा नहीं | वही तो है जो तुम्हारी माओं के पेट में तुम्हारी सूरतें जैसी चाहत है, बनाता है उस ज़बरदस्त हिकमतवाले के सिवा कोई और खुदा नहीं है | ऐ नबी, वही खुदा है जिसने यह किताब तुमपर नाज़िल की है | इस किताब में दो तरह की आयात हैं : एक मुहकमात, जो किताब की अस्ल बुनियाद हैं और दूसरी मुतशाबिहात | जिन लोगों के दिलों में टेढ़ है, वे फितने की तलाश में हमेशा मुतशाबिहात ही के पीछे पड़े रहते हैं और उनको मानी पहनाचे की कोशिश किया करते हैं, हालाँकि उनका हकीकी मफहुम अल्लाह के सिवा कोई नहीं जानता | बखिलाफ़ इसके जो लोगो इल्म में पुख्ताकार हैं, वे कहते हैं कि “हमारा इनपर ईमान है, ये सब हमारे रब ही की तरफ़ से हैं |” और सच यह है कि किसी चीज़ से सही सबक सिर्फ़ दानिशमन्द लोग ही हासिल करते हैं | वे अल्लाह से दुआ करते रहते हैं कि “परवरदिगार, जब तू हमें सीधे रस्ते पर लगा चुका है तो फिर कहीं हमारे दिलों को कज़ी में मुब्तला न कर दीजिये

~~~~~

| हमें अपने खज़ानए-फैज़ से रहमत अता कर कि तू ही फैयाज़े-हकीकी  
है | परवरदिगार, तू यकीनन सब लोगों को एक रोज़ जमा करनेवाला  
है, जिसके आने में कोई शुब्हा नहीं है | तू हरगिज़ अपने वादे से  
टलनेवाला नहीं है |”

~~~~~